

हामी स्तब्ध भएका छौं

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङ र अस्थायी बाँधको निर्माण कार्य सम्पन्न भएपश्चात गत असार २१ गतेबाट सुरुङको परीक्षण सुरु गरिएको थियो । परीक्षणका क्रममा गत असार ३० गते मध्याह्नमा अचानक १७ नम्बर गेट खुल्दा प्रवाह भएको पानीले आयोजनाका निर्माण व्यवसायी सिनोहाइड्रो कर्पोरेशनमा कार्यरत इन्जिनियर श्री सतीस कुमार गोइत र सवारी चालक श्री राधाकृष्ण थापामगरलाई बगाई मेलम्ची नदीमा बेपत्ता हुनुभएकामा खोज तथा उद्धारको क्रममा इन्जिनियर गोइतको शव प्राप्त भएता पनि चालक थापामगर अझैसम्म बेपत्ता हुनुहुन्छ । सुरक्षाका सबै उपायहरूको अबलम्बन गर्दागर्दै हुन गएको दुर्घटनामा मानवीय क्षति भएकामा मेलम्ची खानेपानी आयोजना स्तब्ध भएको छ ।

दुर्घटनापछि खोज तथा उद्धारलाई प्रमुख प्राथमिकतामा राखेर स्थानीय प्रशासन तथा सुरक्षा निकायहरूसँगको समन्वयमा गरिएको प्रयासबाट घटनाको भोलिपल्ट इन्जिनियर गोइतको शव पाल्चोकी क्रसर नजिक ढकाल खहरेमा भेटिएकामा सोही दिन उहाँको पोष्टमार्टम गरी परिवारलाई मृत्यु संस्कार खर्च सहित जिम्मा दिइएको छ । त्यसैगरी आयोजनाको समन्वयमा बेपत्ता सवारी चालक थापामगरको खोजी कार्य सुरक्षा निकाय र परिवारका सदस्यहरूद्वारा जारी राखिएको छ । यस सम्बन्धमा शसस्त्र प्रहरीको खोज तथा उद्धार सम्बन्धी तालिम प्राप्त टोली कुरिनटारबाट झिकाएर खोजी कार्य थप तीव्र गरेता पनि निज थापामगरका बारेमा हाल सम्म सूचना प्राप्त हुनसकेको छैन ।

मानवीय हताहतको यस दुःखद घटनालाई आयोजनाले गम्भीर रुपमा लिएको छ । आयोजना स्वर्गीय इन्जिनियर गोइतको मृत आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । साथै मृतक तथा बेपत्ताका हकवालाले पाउने बीमा लगायतका सुविधाहरूका लागि आयोजनाले प्रकृया अघि बढाउन निर्माण व्यवसायीलाई निर्देशन गरिसकेको छ । अन्तिम संस्कार सम्पन्न भएपछि आवश्यक कागजातहरू सहित उपस्थित भई नियमअनुसार बीमाको प्रकृया अघि बढाउन सम्बन्धित परिवारमा विशेष अनुरोध गरिन्छ ।

आयोजनाको इतिहासमा पहिलो पटक हुनगएको यस दुःखद घटनाबाट आयोजना र आयोजनासँग सम्बन्धित परामर्शदाता तथा निर्माण व्यवसायी अत्यन्त मर्माहत भएका छौं । यस दुखद घडीमा मृतक तथा बेपत्ताका परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दछौं ।

मेलम्ची खानेपानी आयोजना परिवार पानीपोखरी काठमाडौं ।



स्वर्गीय श्री सतीस कुमार गोइत, इन्जिनियर



बेपत्ता श्री राधाकृष्ण थापामगर, सवारी चालक